



प्रमुख सचिव

## उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८०

प्रदेश सरकारद्वारा संचालन हुने आर्थिक तथा सामाजिक क्रियाकलापबाट उपभोक्तालाई लाभान्वित बनाउन, गुणस्तरयुक्त निर्माण कार्य द्रुत गतिमा सम्पन्न गर्न, स्थानीय स्तरमा उपलब्ध साधन श्रोतको अधिकतम उपयोग गर्न, रोजगारीको अवसर श्रृजना गरी उपभोक्ताहरूको क्षमता विकास गर्न र उपभोक्ताहरूको योजना प्रति अपनत्व भावना जागृत गराउदै विकास कार्यमा उपभोक्ताहरूलाई सहभागी गराई उपभोक्ता समिति मार्फत योजनाको संचालन, मरम्मत सम्भार र संरक्षण तथा व्यवस्थापन गर्न बान्छनीय भएकोले, विनियोजन ऐन, २०८० को दफा १० ले दिएको अधिकार प्रयोग गरी मधेश प्रदेश सरकारले यो कार्यविधि बनाएको छ ।

### परिच्छेद- १

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८०" रहेको छ ।  
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:-
  - (क) "अध्यक्ष" भन्नाले उपभोक्ता समितिको अध्यक्ष सम्झनु पर्छ ।
  - (ख) "आयोजना" भन्नाले प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रालय अन्तर्गतका कार्यालय वा आयोजना कार्यान्वयन इकाईबाट संचालित योजना वा कार्यक्रम वा आयोजना वा परियोजना सम्झनु पर्छ र सो शब्दले प्रदेश सरकारको लगानीमा गैरसरकारी संघ संस्था, गैर नाफा मूलक संस्था वा अन्य सामुदायिक संस्थाद्वारा कार्यान्वयन हुने गरी स्वीकृत आयोजना समेतलाई जनाउँछ ।
  - (ग) "उपभोक्ता" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने आयोजना संचालन हुने क्षेत्र भित्रका उपभोक्ता सम्झनु पर्छ ।
  - (घ) "कार्यालय" भन्नाले प्रदेश अन्तर्गतका मन्त्रालय र आयोजना कार्यान्वयन इकाई सम्झनु पर्छ र सो शब्दले प्रदेश अन्तर्गतका अन्य कार्यालयलाई समेत जनाउँछ ।



प्रमुख सचिव

- (ड) "ठूला मेशिनरी तथा उपकरण" भन्नाले वातावरणमा प्रतिकूल असर पुऱ्याउने प्रकृतिका ठूला मेशिनरी, उपकरण (वुलडोजर, एक्सभेटर जस्ता) र श्रममुलक प्रविधिलाई विस्थापित गर्ने खालका मेशिनरी तथा उपकरण सम्झनु पर्छ ।
- (च) "पदाधिकारी" भन्नाले उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषध्यक्षलाई सम्झनु पर्छ ।
- (छ) "जनप्रतिनिधि" भन्नाले स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्झनु पर्छ र सो शब्दले प्रदेश सभा सदस्य समेतलाई जनाउँछ ।
- (ज) "सम्झौता" भन्नाले आयोजना निर्माण, सञ्चालन, ब्यवस्थापन र मर्मत संभार गर्नको लागि कार्यालय र उपभोक्ता समितिबीच भएको लिखित करारनामा वा कबुलियतनामा सम्झनु पर्छ ।
- (झ) "सदस्य" भन्नाले उपभोक्ता समितिका सदस्य सम्झनु पर्छ र सो शब्दले उपभोक्ता समितिका पदाधिकारीलाई समेत जनाउँछ ।
- (ञ) "समिति" भन्नाले दफा ४ बमोजिम गठन भएको उपभोक्ता समिति सम्झनु पर्छ ।

३. कार्यविधिको पालना गर्नुपर्ने: (१) प्रदेशभित्र कार्यान्वयन हुने आयोजनाको निर्माण, सञ्चालन, मर्मत सम्भार कार्य गर्नको लागि गठन हुने उपभोक्ता समितिले पूर्णरूपमा यो कार्यविधि पालना गर्नुपर्नेछ ।

(२) स्थानीय सीप, श्रोत साधन उपयोग हुने र स्थानीय स्तरमा कार्य सम्पन्न गर्न सक्ने आयोजनाको कार्यान्वयन उपभोक्ता समिति मार्फत गर्न सकिनेछ ।

परिच्छेद- २

#### उपभोक्ता समितिको गठन र सञ्चालन

४. उपभोक्ता समिति गठन सम्बन्धी ब्यवस्था: (१) उपभोक्ता समिति गठन देहाय बमोजिम गर्नु पर्नेछ:

- (क) आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरूको भेलाबाट सम्बन्धित जनप्रतिनिधिको रोहवरमा अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै सात देखी एघार सदस्यीय उपभोक्ता समिति गठन गर्नु पर्नेछ ।



सचिव

- (ख) समितिको गठनको लागि आम भेला हुने समय, स्थान र भेलाको विषय त्यस्तो भेला हुने मितिले कम्तिमा सात दिन अगावै सार्वजनिक रूपमा जानकारी दिनु पर्नेछ ।
- (ग) उपभोक्ता समितिको गठनको लागि बोलाइएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी कर्मचारीले गराउनेछ ।
- (घ) उपभोक्ता समितिको गठन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ । समितिमा कम्तिमा तेतीस प्रतिशत (३३) महिला सदस्य हुनुपर्नेछ । समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये कम्तिमा एकजना महिला पदाधिकारी हुनु पर्नेछ ।
- (ङ) एक ब्यक्ति एक भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन । साथै सगोलका परिवारबाट एकजना भन्दा बढि व्यक्ति एउटै उपभोक्ता समितिको सदस्य हुन पाउने छैन ।
- (च) उपभोक्ता समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नु पर्नेछ । सर्वसम्मत हुन नसकेमा उपभोक्ताहरुको बहुमतबाट उपभोक्ता समिति गठन गरिनेछ ।
- (छ) उपभोक्ताहरुको समेत सहभागितामा सञ्चालन हुने आयोजनाहरुको उपभोक्ता समितिबाट कार्यान्वयन गर्न प्राथमिकता दिईनेछ ।
- (ज) उपभोक्ता समितिले सम्झौता बमोजिमको गर्नुपर्ने काम समिति आफैले गर्नु गराउनु पर्नेछ । त्यस्तो काम अन्य कुनै निर्माण व्यवसायी वा व्यक्ति वा संस्थालाई ठेक्कामा दिई गर्न गराउन पाइने छैन ।
- (झ) कार्यालयले आयोजना सञ्चालन एवम् कार्यान्वयनमा संलग्न उपभोक्ता समितिको अभिलेख राख्नु पर्नेछ ।
- (ञ) कार्यालयले आयोजना सञ्चालन एवम् कार्यान्वयनमा संलग्न उपभोक्ता समितिको अभिलेख अनुसूची १ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
- (ट) उपभोक्ताहरुको भेलाबाट समिति गठन गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि संलग्न राखी एक सय रुपैयाँ दस्तुर तिरी आयोजना संचालन गर्ने सम्बन्धित कार्यालयमा उपभोक्ता समिति दर्ता गर्नु पर्नेछ ।



- (२) उपदफा (१) बमोजिम उपभोक्ता समिति जेष्ठ १५ गतेभित्र गठन गरि सक्नु पर्नेछ ।
५. उपभोक्ता समितिका सदस्यको योग्यता: देहायको योग्यता भएको व्यक्ति समितिको सदस्य हुन योग्य हुनेछ:-
- (क) सम्बन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा,
  - (ख) १८ वर्ष उमेर पुरा भएको,
  - (ग) फौजदारी कसुरमा सजाय नपाएको,
  - (घ) अन्य उपभोक्ता समितिको सदस्य नरहेको,
  - (ङ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कर्मचारी वा शिक्षक नरहेको,
  - (च) कुनै पनि राजनितिक दलको सक्रिय सदस्य नरहेको ।
६. उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार: उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
- (क) सम्झौता बमोजिम कार्य सम्पादन गर्ने,
  - (ख) उपभोक्ताहरूलाई कार्यालयबाट प्राप्त सूचना तथा मार्गदर्शनको जानकारी गराउने,
  - (ग) सम्झौता बमोजिमको कार्य शुरु गर्दा कार्यालयबाट आवश्यक निर्देशन प्राप्त गर्नुपर्ने भए प्राप्त गरेर मात्र शुरु गर्ने,
  - (घ) उपभोक्ता समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी बाँडफाँड गर्ने,
  - (ङ) उपभोक्ता समितिका सदस्यहरूको क्षमता विकास गर्ने,
  - (च) सम्झौता बमोजिमको कामको परिमाण, गुणस्तर, समय र लागतमा परिवर्तन गर्नुपर्ने देखिएमा कार्यालयलाई अनुरोध गर्ने,
  - (छ) आयोजनाको दिगो ब्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने ।

परिच्छेद- ३

कार्यान्वयन तथा ब्यवस्थापन

७. आयोजना कार्यान्वयन: (१) कार्यालयले आर्थिक वर्ष शुरु भएको पन्ध्र दिन भित्र उपभोक्ता समितिबाट संचालन हुने आयोजना, परियोजना र कार्यक्रमहरू छनौट गरी कार्यान्वयन योजना



*[Signature]*  
सचिव

वनाउनुपर्नेछ । आयोजनाको ड्रइङ डिजाइन र लागत अनुमान (सन्देश नैपाली भाषामा तयार गरीएको) स्वीकृत गरी उपभोक्ता समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) आयोजना कार्यान्वयनको लागि उपभोक्ता समिति र कार्यालय बीच अनुसूची २ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।

(३) आयोजनाको प्रकृति हेरी कार्यालयले लागत सहभागिताको ढाँचा र अनुपात (नगद, श्रमदान वा वस्तुगत) तोक्नु पर्नेछ । यसरी लागत सहभागिताको अनुपात तोक्दा माटो तथा ग्राभेल कार्यमा १०% र ढलान, पक्की कार्य, कम श्रममुलक कार्य र सामग्री खरिद कार्य गर्दा ५% जनसहभागिताको अंश हुनुपर्नेछ ।

तर दलित समुदायलाई लक्षित गरी सञ्चालन गरिएको योजनामा उपभोक्ता समिति बनाउँदा लागत सहभागिताको अंश लाग्ने छैन ।

८. सम्झौता रद्द गर्न सक्ने: सम्झौता भएको मितिले एक महिनाभित्र सम्झौता बमोजिमको कार्य शुरु नगरेमा सम्बन्धित कार्यालयले सम्झौता रद्द गर्न सक्नेछ ।

९. आयोजना सम्झौताको लागि आवश्यक कागजातहरू: उपभोक्ता समितिले कार्यालयसँग सम्झौता गर्दा देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ:

- (क) उपभोक्ता समिति गठन गर्ने भेलाको निर्णयको प्रतिलिपि,
- (ख) उपभोक्ता समितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि,
- (ग) आयोजना लागत अनुमान विवरण,
- (घ) उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय,
- (ङ) आयोजना कार्यान्वयनको कार्य तालिका,
- (च) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरू,
- (छ) कार्यालयमा उपभोक्ता समिति दर्ता भएको पत्रको प्रतिलिपि ।

१०. उपभोक्ता समितिको क्षमता विकास: कार्यालयले आयोजना कार्यान्वयन अगावै उपभोक्ता समितिका पदाधिकारीहरूलाई निम्न विषयमा अभिमुखिकरण गर्नुपर्नेछ:-

- (क) उपभोक्ता समितिको काम कर्तव्य र अधिकार,
- (ख) सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान,

*[Signature]*



प्रमुख सचिव

- (ग) निर्माण सामग्रीको गुणस्तर र परिमाण,
- (घ) खरिद, रकम निकास प्रकृया, खर्चको लेखाङ्कन र अभिलेख व्यवस्थापन,
- (ङ) कार्यान्वयन र अभिलेख प्रकृया,
- (च) सार्वजनिक परीक्षण, योजना फरफारक र हस्तान्तरण,
- (छ) अन्य आवश्यक विषयहरू ।

११. खाता संचालन: (१) कार्यालयले तोकेको बैंकमा उपभोक्ता समितिले खाता खोल्नुपर्नेछ ।

(२) समितिको खाता अध्यक्ष र कोषाध्यक्ष वा सचिव गरी दुई जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । खाता सञ्चालकहरू मध्ये कम्तिमा एकजना महिला हुनुपर्नेछ ।

१२. भुक्तानी प्रकृया: (१) आयोजनाको भुक्तानी दिँदा उपभोक्ता समितिको नाममा रहेको बैंक खाता मार्फत दिनुपर्नेछ ।

(२) उपभोक्ता समितिलाई सम्झौता बमोजिमको कामको प्राविधिक मुल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन र अन्य आवश्यक कागजातको आधारमा किस्ताबन्दी रकम र अन्तिम भुक्तानी दिइनेछ ।

(३) उपभोक्ता समितिले सम्पादन गरेको काम र भएको खर्चको विवरण समितिको बैठकबाट निर्णय गरी भुक्तानीको लागि आवश्यक कागजात सहित कार्यालयमा पेश गर्नु पर्नेछ ।

(४) आयोजनाको अन्तिम भुक्तानी हुनुभन्दा अगावै कार्यालयबाट अनिवार्य अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(५) आयोजना सम्पन्न भई फरफारक गर्नु भन्दा अगावै उपभोक्ता समितिले अनिवार्य रूपमा कार्यालयको प्रतिनिधिको रोहवरमा सार्वजनिक परीक्षण गर्नुपर्नेछ । सार्वजनिक परीक्षण प्रतिवेदनको ढाँचा अनुसूची ३ बमोजिम हुनेछ ।

(६) उपभोक्ता समितिले आफूले प्राप्त गरेको प्रत्येक किस्ता रकम बमोजिम गरेको खर्चको सूचना अनुसूची ४ बमोजिमको ढाँचामा सार्वजनिक गर्नुपर्नेछ ।

(७) आयोजनाको कूल लागत पाँच लाख रुपैयाँ भन्दा बढी लागत भएका आयोजनाहरूको हकमा उपभोक्ता समितिले काम शुरु गर्नु भन्दा अगावै आयोजनाको नाम, लागत साझेदारीको अवस्था, काम शुरु र सम्पन्न गर्नुपर्ने अवधि समेत देखिने गरी तयार



गरिएको अनुसूची ५ बमोजिमको ढाँचामा आयोजना सूचना फाँटि आयोजना स्थलमा राख्नु पर्नेछ ।

(८) उपभोक्ता समितिलाई सम्बन्धित कार्यालयले ड्रइङ डिजाइन, लागत अनुमान तयार गर्ने, प्राविधिक सल्लाह दिने, जाँचपास गर्ने लगायतका अन्य प्राविधिक सहयोग उपलब्ध गराउने छ । आयोजनाको कार्यान्वयनको समयमा कुनै कारणबाट कार्यालयले प्राविधिक सेवा उपलब्ध गराउन नसकेमा सम्झौतामा उल्लेख गरी तोकिएको खर्चको सिमा भित्र रही उपभोक्ता समितिले करारमा प्राविधिक नियुक्त गर्न वा प्राविधिक सेवा लिन सक्नेछ ।

तर ड्रइङ डिजाइन, लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदन र भुक्तानीको सिफारीसको कार्य कार्यालयबाट नै हुनेछ ।

(९) उपभोक्ता समितिबाट निर्माण हुने आयोजनाहरूको गुणस्तर कायम गर्ने गराउने दायित्व र जिम्मेवारी सम्बन्धित प्राविधिक कर्मचारी, उपभोक्ता समिति र अनुगमन समितिको हुनेछ ।

(१०) अनुकरणीय कार्य गर्ने उपभोक्ता समिति, प्राविधिक कर्मचारी र सम्बन्धित कर्मचारीलाई सम्बन्धित कार्यालयको सिफारिसमा मन्त्रालयले वार्षिक रुपमा पुरस्कार प्रदान गर्न सक्नेछ ।

(११) तोकिएको समयमा उपभोक्ता समिति गठन हुन नसकेमा वा सम्झौता हुन नसकेमा वा सम्झौताको शर्त बमोजिम कार्य सम्पादन हुन नसकेमा कार्यालयले अन्य प्रकृयाद्वारा काम गराउन सक्नेछ ।

१३. निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्नुपर्ने: आयोजनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित उपभोक्ता समितिको कर्तव्य हुनेछ। गुणस्तर सुनिश्चित गर्नको लागि अन्य कुराहरूको अतिरिक्त निम्न विषयहरू पूर्ण रुपमा पालना गर्नुपर्नेछ:

(क) निर्माण सामाग्रीको गुणस्तर: निर्माण सामाग्री ड्रइङ डिजाइन र स्पेसिफिकेशन बमोजिमको गुणस्तर कायम गर्नुपर्नेछ ।

(ख) निर्माण विधि र प्रकृयाको गुणस्तर: निर्माण विधि र प्रकृया कार्यालयसँग भएको सम्झौता बमोजिम गर्नु पर्नेछ।

(ग) निर्माण कार्यको दिगोपना: उपभोक्ता समितिबाट कार्यान्वयन भएको योजनाको दिगोपनाको लागि सम्बन्धित उपभोक्ता समितिले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।



(घ) गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी निर्धारित गुणस्तरमा कार्य गर्ने जिम्मेवारी सम्बन्धित कार्यको लागि कार्यालयबाट खटिएका प्राविधिक कर्मचारी र उपभोक्ता समितिको हुनेछ ।

१४. कारवाही हुने: सम्बन्धित प्राविधिक कर्मचारीको कारणले सम्झौता बमोजिमको समय, लागत अनुमान र गुणस्तरमा कार्य सम्पन्न हुन नसकेमा निजलाई प्रचलित कानून बमोजिम विभागीय कारवाही गर्न सकिनेछ ।

तर सम्बन्धित प्राविधिक कर्मचारीले दिएको प्राविधिक सल्लाह उपभोक्ता समितिका सदस्यहरूले नमानेको कारण समयमा नै गुणस्तरीय कार्य सम्पन्न हुन नसकेको भए त्यस्तो उपभोक्ता समितिको सदस्यलाई सम्बन्धित कार्यालयको सिफारिसमा उपभोक्ता समितिले कारवाही गर्नु पर्नेछ ।

१५. अनुगमन समितिको गठन: (१) तोकिएको गुणस्तर, परिमाण र समयमा आयोजना सम्पन्न गर्ने सुनिश्चितताको लागि उपभोक्ता समितिले सम्पादन गर्ने कार्यको अनुगमन गरी दफा ४ को उपदफा (१) को खण्ड (क) बमोजिमको भेलाबाट कम्तिमा एक जना महिला सहित तीन सदस्यीय एक अनुगमन समिति गठन गर्नु पर्नेछ ।

(२) अनुगमन समितिका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

- (क) आयोजनाको कार्यान्वयनमा सहजीकरण गर्ने तथा देखिएका बाधा, व्यवधान र समस्या समाधानको लागि आवश्यक समन्वय गर्ने
- (ख) आयोजनाको कार्यान्वयन कार्यतालिका अनुसार काम भए नभएको यकिन गर्ने र नगरेको पाइएमा सम्बन्धित पक्षलाई सचेत गराउने,
- (ग) आवश्यक अन्य कार्य गर्ने ।

परिच्छेद- ४

विविध

१६. अन्य संस्थाबाट कार्य गराउन सकिने: यस कार्यविधि बमोजिम उपभोक्ता समितिबाट गरिने कार्य लाभग्राही समूह, सामुदायिक संस्थाहरू (जस्तै: सामुदायिक वन, सामुदायिक स्तरका सहकारी संस्थाहरू, टोल विकास संस्था, आमा समूह, कृषी समूह, कानून बमोजिम गठन भएका अन्य सामुदायिक संगठन ) बाट गराउन सकिने भनी उपभोक्ताहरूको भेलाबाट निर्णय भई आएमा यस्ता संस्थाहरूबाट यस कार्यविधि बमोजिम कार्य संचालन गर्न, गराउन सकिनेछ ।



१७. सहजीकरण र सहयोग गर्नुपर्ने: उपभोक्ता समितिले आयोजनाको सुपरीवेक्षण, अनुगमन तथा निरीक्षण गर्न कार्यालयबाट आएको अनुगमन समिति, पदाधिकारी वा कर्मचारीलाई आवश्यक विवरण उपलब्ध गराउने तथा आयोजना स्थल अनुगमनको लागि सहजीकरण र सहयोग गर्नु पर्नेछ ।
१८. उपभोक्ता समितिको दायित्व: उपभोक्ता समितिले कार्यालयसँग भएको सम्झौता बमोजिमको कार्य सम्पादन गर्दा कार्यालयले तोकेको शर्तहरूको अतिरिक्त निम्न दायित्व बहन गर्नुपर्नेछः
- (क) आयोजनाको दिगो व्यवस्थापनको लागि मर्मत संभार गर्न सम्बन्धी आवश्यक कार्य,
  - (ख) आयोजना कार्यान्वयनबाट पर्न सक्ने वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य,
  - (ग) अन्य आयोजनाहरूसँग अन्तरसम्बन्ध कायम गर्नुपर्ने,
  - (घ) असल नागरिकको आचरण पालना गर्नुपर्ने,
  - (ङ) उपभोक्ता समितिले आयोजनाको फरफारकको लागि कार्यालयमा कागजात पेश गर्दा अनुसूची ६ बमोजिमको ढाँचामा आयोजनाको भौतिक तथा वित्तिय प्रतिवेदन पेश गर्नुपर्नेछ ।
१९. निर्देशन दिन सक्ने: आयोजनाको गुणस्तर सुनिश्चितताको लागि कार्यालयले अनुगमन, मुल्याङ्कन गरी सम्बन्धित उपभोक्ता समितिलाई सल्लाह, सुझाव र आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ । कार्यालयले दिएको निर्देशनको पालना गर्नु उपभोक्ता समितिको कर्तव्य हुनेछ ।
२०. बाधा अड्काउ फुकाउ: यस कार्यविधिको कार्यान्वयनको क्रममा कुनै किसिमको बाधा अड्कन पर्न गएमा आयोजना कार्यान्वयन गर्ने सम्बन्धित मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले फुकाउ गर्न सक्नेछ ।

*[Handwritten signature]*



(कार्यविधिको दफा ४ को उपदफा (१) को खण्ड (ब) सँग सम्बन्धित)

उपभोक्ता समितिको लागत

..... मन्त्रालय/कार्यालय

मधेश प्रदेश

प्रमुख सचिव



क्र.सं.	उपभोक्ता समितिको नाम र ठेगाना	पदाधिकारीको नाम र सम्पर्क नं.			गठन मिति	बैंकको नाम	खाता नं.
		अध्यक्ष	उपाध्यक्ष	सचिव			

आ.व



अनुसूची २  
दफा ७ को उपदफा (२) सँग सम्बन्धित  
..... मन्त्रालय/कार्यालय  
मधेश प्रदेश

योजना सम्झौता फारम

१. सम्झौता गर्ने पक्ष र आयोजना:
  - क) उपभोक्ता समितिको विवरण:
    १. नाम:
    २. ठेगाना
  - ख) आयोजनाको विवरण:
    १. नाम:
    २. आयोजना स्थल:
    ३. उद्देश्य:
    ४. आयोजना शुरु हुने मिति:
२. आयोजनाको लागत सम्बन्धी विवरण:
  - क) लागत अनुमान
  - ख) लागत व्यहोर्ने श्रोतहरू
    १. कार्यालय
    २. उपभोक्ता समिति:
    ३. अन्य
  - ग) वस्तुगत अनुदानको विवरण सामाग्रीको नाम र इकाइ:
    १. संघबाट
    २. प्रदेशबाट
    ३. स्थानीय तहबाट
    ४. गैहसरकारी संघ संस्थाबाट
    ५. विदेशी दातृ संघ संस्थाबाट
    ६. उपभोक्ता समितिबाट



प्रमुख सचिव

७. स्थानीय तहबाट  
८. अन्य निकायबाट  
घ) आयोजनाबाट लाभान्वित हुने:  
१. घर परिवार संख्या  
२. जनसंख्या  
३. संगठित संस्था  
४. अन्य
३. उपभोक्ता समिति/समुदायमा आधारित संस्था/गैर-सरकारी संस्थाको विवरण:  
क) गठन भएको मिति:  
ख) पदाधिकारीको नाम र ठेगाना (नागरिकता प्रमाणितपत्र नं. र जिल्ला)  
१. अध्यक्ष  
२. उपाध्यक्ष  
३. कोषाध्यक्ष  
४. सचिव  
५. सदस्य  
६. सदस्य  
७. सदस्य  
ग) गठन गर्दा उपस्थित लाभान्वितको संख्या  
४. आयोजना सञ्चालन सम्बन्धी अनुभव:  
५. उपभोक्ता समिति समुदायमा आधारित संस्था/गैर-सरकारी संस्थाले प्राप्त गर्ने रकम विवरण:

क्र.सं.	किस्ता	मिति	रकम	निर्माण सामग्री परिमाण	कैफियत
	पहिलो				
	दोस्रो				
	तेस्रो				
	जम्मा				

६. आयोजना मर्मत सम्भार सम्बन्धी व्यवस्था:  
क) आयोजना मर्मत संभारको जिम्मा लिने समिति/संस्थाको नाम:



ख) मर्मत संभारको सम्भावित स्रोत (छ/छैन खुलाउने)

जनश्रमदान

सेवा शुल्क

दस्तुर, चन्दाबाट

अन्य केही भए

प्रमुख सचिव



सम्झौताका शर्तहरू

  
प्रमुख सचिव

उपभोक्ता समितिको जिम्मेवारी तथा पालना गरिने शर्तहरू:

१. आयोजना मिति ..... देखी शुरू गरी मिति.....सम्ममा पुरा गर्नुपर्नेछ ।
२. प्राप्त रकम तथा निर्माण सामग्री सम्बन्धित आयोजनाको उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्नेछ ।
३. नगदी जिन्सी सामानको प्राप्ति, खर्च र बाँकी तथा आयोजनाको प्रगति विवरण राख्नुपर्नेछ ।
४. आम्दानी खर्चको विवरण र कार्यप्रगतिको जानकारी उपभोक्ता समूहमा छलफल गरी भुक्तानीको लागि माग गर्नु पर्नेछ ।
५. आयोजनाको कूल लागत भन्दा घटि लागतमा आयोजना सम्पन्न भएको अवस्थामा सो मुताविक नै अनुदान र श्रमदानको प्रतिशत निर्धारण गरी भुक्तानी लिनुपर्नेछ ।
६. उपभोक्ता समितिले प्राविधिकको राय परामर्श एवं निर्देशन अनुरूपको काम गर्नुपर्नेछ ।
७. उपभोक्ता समितिले आयोजनासंग सम्बन्धित विल भरपाईहरू, डोर हाजिर फारमहरू जिन्सी, नगदी खाताहरू, समिति/समूहको निर्णय पुस्तिका आदि कागजातहरू कार्यालयले मागेको वखत उपलब्ध गराउनु पर्नेछ र त्यसको लेखापरीक्षण पनि गराउनु पर्नेछ ।
८. कुनै सामग्री खरिद गर्दा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर र मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त व्यक्ती वा फर्म संस्था वा कम्पनीबाट खरिद गरी सोही अनुसारको विल भरपाई आधिकारीक व्यक्तीबाट प्रमाणीत गरी पेश गर्नुपर्नेछ ।
९. मुल्य अभिवृद्धि कर (VAT) लाग्ने बस्तु तथा सेवा खरिद गर्दा रु २०,००० भन्दा बढी मुल्यको सामग्रीमा अनिवार्य रूपमा मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ती फर्म संस्था वा कम्पनीबाट खरिद गर्नुपर्नेछ । साथै उक्त विलमा उल्लेखीत मु.अ. कर बाहेकको रकममा १.५ प्रतिशत अग्रिम आयकर बापत करकट्टी गरी बाँकी रकम मात्र सम्बन्धित सेवा प्रदायकलाई भुक्तानी हुनेछ । रु २०,००० भन्दा कम मुल्यको सामग्री खरिदमा पान नम्बर लिएको व्यक्ती वा फर्मबाट पनि खरिद गर्न सकिनेछ, अन्यथा खरिद गर्ने पदाधिकारी स्वयम् जिम्मेवार हुनेछ ।
१०. डोजर रोलेर लगायत मेशनरी सामान भाडाम लिएको एवम् घर बहालमा लिई विल भरपाई पेश भएको अवस्थामा १०% प्रतिशत भाडा कर एवम् बहाल कर तिर्नुपर्नेछ ।





११. प्रशिक्षकले पाउने पारिश्रमिक एवम् सहभागिले पाउने भत्तामा ~~सूक्ष्म~~ नियमअनुसार कर लाग्नेछ ।
१२. निर्माण कार्यको हकमा शुरु लागत अनुमानका कुनै दुई आईटममा परिवर्तन हुने भएमा अधिकार प्राप्त व्यक्ती / कार्यालयबाट लागत अनुमान संशोधन गरे पश्चात मात्र कार्य गराउनु पर्नेछ । यसरी लागत अनुमान संशोधन नगरी कार्य गरेमा उपभोक्ता समिति/समूह नै जिम्मेवार हुनेछ ।
१३. उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि बाँकी रहन गएका खप्ने सामानहरू मर्मत संभार समिति गठन भएको भए सो समितिलाई र सो नभए सम्बन्धित कार्यालयलाई बुझाउनुपर्नेछ । तर मर्मत सम्भार समितिलाई बुझाएको सामानको विवरण एक प्रति सम्बन्धित कार्यालयलाई जानकारीको लागि बुझाउनु पर्नेछ । ।
१४. सम्झौता बमोजिम आयोजना सम्पन्न भएपछि अन्तिम भुक्तानीको लागि कार्यसम्पन्न प्रतिवेदन, नापी किताब, प्रमाणित भरपाई, योजनाको फोटो, सम्बन्धित उपभोक्ता समितिले आयोजना संचालन गर्दा भएको आय व्ययको अनुमोदन सहितको निर्णय, उपभोक्ता भेलाबाट भएको सार्वजनिक लेखा परीक्षणको निर्णयको प्रतिलिपी सहित अन्तिम किस्ता भुक्तानीको लागि निवेदन पेश गर्नुपर्नेछ ।
१५. आयोजना सम्पन्न भएपछि प्रमाणपत्र भएपछि कार्यालयबाट जाँचपास गरी फरफारकको लिनुपर्नेछ । साथै आयोजनाको आवश्यक मर्मत सम्भारको ब्यवस्था सम्बन्धित उपभोक्ताहरुले नै गर्नुपर्नेछ ।
१६. आयोजना कार्यान्वयन गर्ने उपभोक्ता समिति वा समूहले आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन अनुसूची - ६को ढाँचामा सम्झौतामा तोकिए बमोजिम कार्यालयमा पेश गर्नुपर्नेछ ।
१७. आयोजनाको दीगो सञ्चालन तथा मर्मत सम्भारको ब्यवस्था गर्नुपर्नेछ ।
१८. आयोजनाको सबै काम प्राविधिकको राय सल्लाह बमोजिम उपभोक्ता समिति/समूहको निर्णय अनुसार गर्नु गराउनु पर्नेछ ।

**कार्यालयको जिम्मेवारी तथा पालना गरिने शर्तहरू:**

१. आयोजनाको वजेट: उपभोक्ता समितिको काम, कर्तव्य तथा अधिकार खरिद लेखाइकन, प्रतिवेदन आदि विषयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।



२. आयोजनामा आवश्यक प्राविधिक सहयोग कार्यालयबाट उपलब्ध गराउनु सकिने अवस्थामा गराइनेछ र नसकिने अवस्था भएमा उपभोक्ता समितिले बाह्य बजारबाट सेवा परामर्श अन्तर्गत सेवा लिन सक्नेछ ।
३. आयोजनाको प्राविधिक सुपरीवेक्षणका लागि कार्यालयको तर्फबाट प्राविधिक खटाइनेछ । उपभोक्ता समितिबाट भएको कामको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारी निज प्राविधिकको हुनेछ ।
४. श्रममुलक प्रविधिबाट कार्य गराउने गरी लागत अनुमान स्वीकृत गराई सोहि बमोजिम सम्झौता गरी मेशनरी उपकरणको प्रयोगबाट कार्य गरेको पाइएमा त्यस्तो उपभोक्ता समितिसँग सम्झौता रद्द गरि उपभोक्ता समितिलाई भुक्तानी गरिएको रकम मुल्याकन गरी बढि भएको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
५. आयोजना सम्पन्न भएपछि कार्यालयबाट जाँचपास गरी फरफारक गर्नुपर्नेछ ।
६. आवश्यक कागजात संलग्न गरी भुक्तानी उपलब्ध गराउन सम्बन्धित उपभोक्ता समितिबाट अनुरोध भई आएपछि उपभोक्ता समितिलाई बैंक खाता मार्फत भुक्तानी दिनु पर्नेछ ।
७. यसमा उल्लेख भए बमोजिमका शर्तहरू पालना गर्न हामी निम्न पक्षहरू मन्जुर गर्दछौ ।

उपभोक्ता समिति/समूहको तर्फबाट

दस्तखत .....

दस्तखत .....

नाम, थर .....

पद .....

ठेगाना .....

सम्पर्क नं. ....

मिति .....

कार्यालयको तर्फबाट

नाम, थर .....

पद .....

ठेगाना .....

सम्पर्क नं. ....

मिति .....

*[Handwritten mark]*



प्रमुख सचिव

अनुसूची ३

(दफा ११ को उपदफा (५) सँग सम्बन्धित)

सार्वजनिक परिक्षण फारमको ढाँचा पेश गरेको कार्यालय .....

१. आयोजनाको नाम (क) स्थल:  
(ख) लागत अनुमान ..... (ग) आयोजना शुरु हुने मिति .....  
(घ) आयोजना सम्पन्न हुने मिति .....
२. उपभोक्ता समिति/सामुदायिक संस्थाको नाम:  
(क) अध्यक्षको नाम: (ख) सदस्य संख्या .....  
(ग) महिला ..... (घ) पुरुष .....

३. आम्दानी खर्चको विवरण:

(क) आम्दानी तर्फ जम्मा:

आम्दानीको स्रोत (कहाँबाट कति नगद तथा जिन्सी प्राप्त भयो खुलाउने) रकम वा परिमाण	रकम वा परिमाण	कैफियत

(ख) खर्च तर्फ

खर्चको विवरण	दर	परिमाण	जम्मा
१. सामग्री (के के सामग्री खरिद भो)			
२. ज्याला (के कतिमा भुक्तानी भो)			
३. जन श्रमदान (कति जनाले गरे)			
व्यवस्थापन खर्च (ढुवानी तथा अन्य)			



प्रमुख सचिव



(ग) मौज्जात

विवरण	रकम वा परिमाण	कैफियत
१. नगद		
बैंक		
व्यक्तिको जिम्मा		
२. सामाग्रीहरु		

(घ) भुक्तानी दिन बाँकी

विवरण	रकम वा परिमाण

४. सम्पन्न आयोजनाहरुको लक्ष्य तथा प्रगति विवरण

कामको विवरण	लक्ष्य	प्रगति

५. आयोजनाले पुऱ्याएको लाभ तथा प्रत्यक्ष रुपमा लाभान्वित जनसंख्या (आयोजना सञ्चालन भएको स्थानका उपभोक्ताहरु)

६. आयोजना सञ्चालन गर्दा आयोजक संस्थामा कामको जिम्मेवारी बाँडफाँड (कस कसले कस्तो कस्तो कामको जिम्मेवारी लिएका थिए? खुलाउने)

उपस्थिति:

१.

२.

३.

४.

रोहवर: नाम र थर ..... पद..... मिति .....

द्रष्टव्य: सार्वजनिक परिक्षण कार्यक्रममा उपस्थित सरोकारवालाहरुको उपस्थिति अनिवार्य रुपमा संलग्न हुनुपर्नेछ ।



अनुसूची ४  
(दफा ११ को उपदफा (६) सँग सम्बन्धित)

खर्च सार्वजनिक सूचना फाराम

मिति : .....

१. आयोजनाको नाम: .....(२) आयोजना स्थल: .....
३. विनियोजित बजेट.....(४) आयोजना स्वीकृत भएको आ.व. ....(५) आयोजना सम्झौता मिति .....(६) काम सम्पन्न गर्नुपर्ने मिति .....(७) काम सम्पन्न भएको मिति.....(८) उपभोक्ता समितिको बैठकले खर्च स्वीकृत गरेको मिति .....

**आम्दानी र खर्चको विवरण**

आम्दानी		खर्च	
विवरण	रकम रु.	विवरण	रकम रु.
प्रथम किस्ता		ज्याला	
दोस्रो किस्ता		निर्माण सामग्री खरिद	
तेश्रो किस्ता		ढुवानी	
जनश्रमदान		भाडा	
वस्तुगत सहायता		व्यवस्थापन खर्च	
लागत सहभागित			

उपरोक्तानुसारको आम्दानी तथा खर्च विवरण यथार्थ हो । यसमा सबै आम्दानी तथा खर्चहरू समावेश गरिएको छ । साथै उपभोक्ताहरूको प्रत्यक्ष सहभागितामा आयोजना कार्यान्वयन गरिएको छ । यसको एक प्रति वडा कार्यालयमा समेत पेश गरिएको छ ।

.....

कोषाध्यक्ष

.....

सचिव

.....

अध्यक्ष



अनुसूची ५

(दफा ११ को उपदफा (७) सँग सम्बन्धित)

आयोजना सूचनापाटिको नमूना

१. आयोजनाको नाम:
२. आयोजना संचालन गर्ने कार्यालय / कार्यक्रमको नाम:
३. उपभोक्ता समितिको अध्यक्षको नाम र सम्पर्क नं.
४. आयोजनाको कूल लागत रकम रु.:
  - ४.१. आयोजनामा कार्यालयबाट व्यहोर्ने लागत रकम रु.:
  - ४.२. जनसहभागिताबाट व्यहोर्ने लागत रकम रु.:
  - ४.३. आयोजनामा लगानी गर्ने अन्य निकायको नाम र व्यहोर्ने लागत रकम रु.
५. आयोजना समझौता मिति:
६. आयोजना सम्पन्न गर्ने मिति:
७. आयोजनाबाट लाभान्वित जनसंख्या:



अनुसूची ६

(दफा १६ को खण्ड (ड) संग सम्बन्धित)

उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन

विवरण पेश गरेको कार्यालय .....

प्रमुख सचिव

१. आयोजनाको विवरण  
आयोजनाको नाम: वाडा न.: टोल / बस्ती:  
उपभोक्ता समितिका अध्यक्ष:  
सचिव :
२. आयोजनाको लागत: प्राप्त अनुदान रकम रु. .... चन्दा रकम रु. .... जनसहभागिता रकम रु. .... जम्मा रकम रु. .... हाल सम्मको खर्च रु. ....  
क. कार्यालय बाट प्राप्त रकम रु..  
१. निर्माण सामग्री (सीमेन्ट, छड, काठ, ढुंगा, वालुवा, गिट्टी, उपकरण आदि) रु.  
२. ज्याला:- दक्ष रु.:- अर्धदक्ष रु.:- जम्मा रु.
३. मसलंद सामान (कोपी, कलम, मसी, कागज आदि रु.
४. दैनिक भ्रमण भत्ता (सम्झौता स्वीकृत भए) रु.
५. प्राविधिक निरीक्षण वापत खर्च (सम्झौता स्वीकृत भए) रु.
६. अन्य  
जनसहभागिता बाट व्योहोरिएको खर्च रु. .... श्रमको मूल्य बराबर रकम रु. ....  
जिसी सामान मूल्य बराबर रकम रु. .... कूल जम्मा रु. ....
४. प्राविधिक प्रतिवेदन बमोजिम मूल्याङ्कन रकम रु.
५. उपभोक्ता समूहको निर्णय बमोजिम / समिक्षाबाट खर्चा देखिएको रु. ....
६. कार्यान्वयनमा देखिएका मुख्य समस्याहरु:-



  
प्रमुख सचिव

समाधानका उपायहरु

- क.  
ख.  
ग.  
द. कार्यालय र अन्य निकायबाट अनुगमन भए अनुगमनको सुझावः  
९. हाल माग गरेको किस्ता रकम रु.  
१०. मुख्य खर्च प्रयोजन  
११. प्राप्त रकम आयोजन बाहेक अन्य कार्यमा खर्च गर्ने गराउने छैनौ ।

.....  
तयार गर्ने सचिव

.....  
कोषाध्यक्ष

.....  
अध्यक्ष

